



उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

कर्णाली प्रदेश
वीरेन्द्रनगर, सुर्खेत

(पदपूर्ति तथा सिफारिस समिति)



(राजधानी दैनिकमा मिति २०७६।०८।१९ गते प्रकाशित)

सेवा करारमा लिने सम्बन्धी सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति: २०७६।०८।१९ गते)

यस मन्त्रालयको लागि देहाय बमोजिमका सेवा, समुह, तह र पदकालागि देहायको योग्यता भएका प्राविधिक कर्मचारी सेवा करारमा लिनुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले पन्ध्रौं (१५ औं) दिन दिनको २:०० बजेसम्म दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

विज्ञापन नं.	सेवा, समुह, तह र पद नाम	आवश्यक संख्या
१/०७६/०७७	नेपाल वन सेवा, जनरल फरेष्टी समुह, अधिकृतस्तर सातौं, सहायक वन अधिकृत	१८
२/०७६/०७७	नेपाल वन सेवा, स्वायल एण्ड वाटर कन्जभेसन समुह, अधिकृतस्तर सातौं, जलाधार व्यवस्थापन अधिकृत	७
३/०७६/०७७	नेपाल वन सेवा, जनरल फरेष्टी समुह, सहायकस्तर पाँचौं, रेञ्जर	१४
४/०७६/०७७	नेपाल वन सेवा, स्वायल एण्ड वाटर कन्जभेसन समुह, सहायकस्तर पाँचौं, भू संरक्षण सहायक	१२

१. योग्यता:

क. शैक्षिक योग्यता :

- **सहायक वन अधिकृत (विज्ञापन नं. १/०७६/०७७) को हकमा :** मान्यता प्राप्त शिक्षण संस्थाबाट सिलिबिकल्चर, वनश्रोत मापन (फरेष्ट मेन्सुरेसन), वन संरक्षण, वन अनुसन्धान, वन व्यवस्थापन र वन्यजन्तु संरक्षणमध्ये कम्तीमा तीन विषय लिई वन विज्ञानमा स्नातक वा सो सरह उत्तिर्ण ।
- **जलाधार व्यवस्थापन अधिकृत (विज्ञापन नं. २/०७६/०७७) को हकमा :** मान्यता प्राप्त शिक्षण संस्थाबाट माटो वा जल संरक्षण वा जलाधार व्यवस्थापन वा वन विज्ञान वा कृषि इन्जिनियरिङ्ग वा वन वातावरण विषयमा स्नातक वा सो सरह उत्तिर्ण ।
- **रेञ्जर (विज्ञापन नं. ३/०७६/०७७) को हकमा :** मान्यता प्राप्त शिक्षण संस्थाबाट सिलिबिकल्चर, वनश्रोत मापन (फरेष्ट मेन्सुरेशन) र वन व्यवस्थापन मूल विषय लिई वन विज्ञानमा प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण ।
- **भू संरक्षण सहायक (विज्ञापन नं. ४/०७६/०७७) को हकमा :** मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञानमा प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण ।

ख. उमेरको हकमा अधिकृतस्तर सातौंको लागि २१ बर्ष र सहायकस्तर पाँचौंको लागि १८ बर्ष उमेर पूरा भएको ।

ग. नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको ।

घ. भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको ।

२. दरखास्त दिने विधि र अन्तिम मिति: योग्यता पुगेका इच्छुक उमेदवारहरूले यस मन्त्रालयको इमेल ठेगाना ad.moitfe550@gmail.com मार्फत वा सोझै मन्त्रालयमा दरखास्त दिने म्यादको अन्तिम दिन दिनको २:०० बजेसम्म दरखास्त पेश गरिसक्नु पर्नेछ ।

३. उमेदवारहरूको संक्षिप्त सूची दरखास्त दिने अन्तिम मितिको १० (दश) दिन भित्र मन्त्रालयको वेबसाइट www.moitfe.karnali.gov.np मा प्रकाशन गरिनेछ । अन्तरवार्ता हुने मिति, समय र स्थान सोही सूचनामा उल्लेख गरिनेछ ।

४. दरखास्त साथ संलग्न गर्नुपर्ने कागजात:

- कर्णाली प्रदेश सरकारको प्राविधिक जनशक्ति सेवा करारमा छनौट गर्ने सम्बन्धी कार्यविधि २०७६ को अनुसूची-३ बमोजिमको वैयक्तिक विवरण सहितको दरखास्त फाराम
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (ट्रान्स्क्रिप्ट, चारित्रिक प्रमाण पत्रको प्रतिलिपि)
- अनुभवको प्रमाणपत्र भए सोको प्रतिलिपि (एउटै संस्थामा निरन्तर रूपमा एक बर्ष वा सो भन्दा बढी काम गरेको अनुभवलाई मात्र गणना गरिनेछ)
- बैदेशिक शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको हकमा समकक्षता निर्धारणको प्रमाणपत्रको प्रतिलिपि
- कर्णाली प्रदेश भित्र बसाई सराई गरेको भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि

५. कर्णाली प्रदेशवासीलाई दरखास्त गर्न विशेष आह्वान गरिन्छ ।

६. दरखास्त फाराम मन्त्रालयको Website www.moitfe.karnali.gov.np मा पनि प्राप्त गर्न सकिनेछ ।

७. प्रकरण ४ बमोजिमका कागजात इमेल मार्फत पठाउदा एक जना आवेदकले एउटै इमेल ठेगानाबाट एकै पटकको इमेलमा संलग्न (Attachment) गरी पठाउनु पर्नेछ । प्राप्त कागजातहरू स्पष्ट नबुझिने भएमा दरखास्त स्वीकृत हुनेछैन ।

८. म्याद नाघी आएको र कागजात नपुगेको दरखास्तलाई मान्यता दिइनेछैन ।

९. दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोली पल्ट दिनको २:०० बजे भित्र दरखास्त पेश गर्न सकिनेछ । तर इमेल मार्फत दरखास्त दिनको लागि यो व्यवस्था लागू हुने छैन ।

१०. दरखास्त वापत कुनै शुल्क लाग्ने छैन ।

११. यो सूचना यस मन्त्रालयको वेबसाइट र सूचना पाटीमा समेत हेर्न सकिनेछ ।